



गलकोट नगरपालिका

स्थानीय राजपत्र

खण्ड (६)

संख्या (५) मिति: २०७९/०८/१७

भाग : २

गलकोट नगरपालिका

गलकोट नगरपालिकाको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (१) बमोजिम गलकोट नगरपालिकाको नगरसभाले बनाएको तल लेखिए बमोजिमको निर्देशिका सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

गलकोट नगरपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७९

गलकोट नगरपालिकामा उपलब्ध मानव संसाधनलाई उत्प्रेरित गर्दै उत्पादकत्व वृद्धि हुने गरी कार्य सञ्चालनलाई प्रभावकारी बनाउन, उपलब्ध स्रोत साधनको परिचालन एवं प्रयोगमा पारदर्शिता, मितव्ययिता र प्रभावकारिता ल्याई आर्थिक सुशासन कायम गर्न, तथा उत्पादनमूलक तथा प्रतिफलयुक्त क्षेत्रमा लगानी अभिवृद्धि गर्न गलकोट नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ को दफा ४ बमोजिम नगरकार्यपालिकाको मिति २०७९/०६/०५ गतेको कार्यपालिकाको बैठकले यो निर्देशिका स्वीकृत गरी जारी गरेको छ ।

परिच्छेद- १

संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ:-

- (१) यो निर्देशिकाको नाम "गलकोट नगरपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७९" रहेको छ
- (२) यो निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएको मिति देखि लागु हुनेछ ।

२. परिभाषा र व्याख्या:- विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा:-

- (१) नगरपालिका भन्नाले गलकोट नगरपालिकालाई जनाउँछ ।
- (२) नगर कार्यपालिकाको कार्यालय" भन्नाले गलकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालयलाई जनाउँछ ।
- (३) "पदाधिकारी" भन्नाले नगरपालिकाका नगर प्रमुख, नगर उप-प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य र नगरसभाका सदस्यहरूलाई सम्झनु पर्दछ ।

- (४) "कर्मचारी" भन्नाले नगर कार्यपालिकाको कार्यालय र मातहतका सबै कार्यालय (वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र) मा कार्यरत नियमित तलव प्राप्त गर्ने कर्मचारीलाई जनाउँदछ ।
- (५) "प्रशासनिक खर्च" भन्नाले तलब, भत्ता, बैठक भत्ता, पोशाक, इन्धन, बीमा, चियापान, कार्यशाला/ तालिम/ गोष्ठी/ सेमिनार जस्ता कार्यक्रम तथा अतिथि सत्कार खर्च लगायत हुने दैनिक खर्च जनाउँदछ ।
- (६) "बैठक" भन्नाले नगरसभा वा नगर कार्यपालिका वा विषयगत समितिहरू वा वडा समिति वा कुनै कानूनी वा नीतिगत व्यवस्था बमोजिम गठित समिति, उपसमिति वा कार्यदलहरूको बैठक सम्झनु पर्दछ ।
- (७) "मन्त्रालय" भन्नाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्दछ ।
- (८) "प्रदेश ऐन" भन्नाले गण्डकी प्रदेश सभाबाट पारीत भई मिति २०७७।०३।२६ मा राजपत्रमा प्रकाशित भएको नगरसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यहरूले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन (सम्बन्ध २०७७ सालको ऐन नं ६) सम्झनु पर्दछ ।

परिच्छेद-२

बैठक भत्ता सम्बन्धी व्यवस्था

३. **बैठक:** (१) नगरपालिकामा हुने बैठकमा सहभागीहरूले देहाय बमोजिम बैठक भत्ता तथा अन्य सुविधा पाउनेछन् ।
 - (१) प्रचलित कानून तथा वार्षिक कार्यक्रम बमोजिम गठित समिति, उपसमिति वा कार्यदलको बैठकका लागि मात्र बैठक भत्ता उपलब्ध गराउन सकिनेछ ।
 - (२) समिति वा कार्यदल गठन गर्दा नै बैठक भत्ता तथा खाजा सुविधा उपलब्ध गराउने गरी निर्णय भएको अवस्थामा मात्र बैठक भत्ता तथा खाजा सुविधा उपलब्ध हुनेछ । कार्यालयले कार्यसूची तोकिएको वा एजेण्डा किटान भएको विषयमा मात्र बैठक राख्नु पर्नेछ ।
 - (३) कार्यप्रकृति अनुसार सकेसम्म मितव्ययी हुने गरी बैठक राख्नु पर्नेछ ।
 - (४) समिति, उपसमिति वा कार्यदलका कूल सदस्य बाहेक सो सङ्ख्याको बढीमा पच्चीस प्रतिशतले हुन आउने सङ्ख्यामा विज्ञ, आमन्त्रित सदस्य वा कर्मचारीलाई बैठक भत्ता उपलब्ध गराउने गरी बैठकमा सहभागी गराउन सकिनेछ । बैठक व्यवस्थापनका लागि अति आवश्यक हुने भएमा मात्र एक जनासम्म सहयोगीलाई भत्ता उपलब्ध गराउन सकिनेछ ।
 - (५) प्रदेश ऐनको दफा ८ बमोजिम न्यायिक समितिको नियमित बैठकलाई समेत यस निर्देशिकाको प्रयोजनका लागि बैठक मानिनेछ ।
४. **बैठक खर्च सम्बन्धी व्यवस्था:** (१) समिति, उपसमिति तथा कार्यदलका पदाधिकारी तथा कर्मचारीहरूले देहाय बमोजिम प्रतिव्यक्ति बैठक भत्ता पाउने छन् ।
 - (१) समिति, उपसमिति वा कार्यदलको बैठकमा प्रदेश ऐनको दफा ८ बमोजिम प्रति बैठक रु एक हजार ।
 - (२) उपदफा (१)मा जुनसुकै कुरा लेखिएको भएता पनि संघीय सरकार मातहतका पदाधिकारी वा कर्मचारीहरूको उपस्थितिमा बसेको बैठकमा एक हजार पाँच सय रुपैयाँ ।
 - (३) बैठक भत्तामा नियमानुसार कर कट्टी हुनेछ ।

हेर्ने (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक व्यक्तिले एक दिनमा एक भन्दा बढी बैठकको भत्ता प्राप्त गर्ने छैन। साथै कर्मचारी मात्र समावेश हुने बैठकको हकमा कार्यालय समयमा बसेको बैठकको भत्ता उपलब्ध गराइने छैन।

(३) एकै दिनमा बैठक सम्पन्न नभई अर्को दिनहरूमा पनि लगातार बैठक बस्नु परेमा स्थगित भएको र अर्को दिन बैठक बसेको व्यहोरा बैठक निर्णय पुस्तिकामा उल्लेख भएमा बैठकमा समभागी भएको सबै दिनको भत्ता उपलब्ध गराउन बाधा परेको मानिने छैन।

(४) बैठकमा सहभागी व्यक्तिहरूको पानी तथा खाजा खर्च वापत बढीमा प्रति व्यक्ति दुई सय रुपैयाँ र खाना खुवाउन पर्ने गरी बैठक बोलाएमा बढीमा प्रति व्यक्ति रु दुईसय पचास सम्म खर्च गर्न सकिने छ।

(५) कर्मचारीहरूको नियमित बस्ने मासिक बैठक/ प्रगति प्रस्तुती बैठकमा समेत उपदफा (४) बमोजिम खर्च गर्न सकिनेछ। तर समीक्षाका लागि छुट्टै कार्यक्रम रहेको वा बजेट व्यवस्था भएकोमा सोही बजेट सीमा ननाघ्ने गरी खर्च गर्नुपर्नेछ।

(६) उपदफा (५) बमोजिमको बैठकमा सहभागीहरूलाई तोकिएको सार्वजनिक यातायातको भाडा रकम उपलब्ध गराउन सकिनेछ।

परिच्छेद-३

खाजा तथा अतिथि सत्कार खर्च सम्बन्धी व्यवस्था

५. **खाजा खर्च:** देहायको अवस्थामा कर्मचारीलाई खाजा खर्च उपलब्ध गराउन सकिनेछ।

(१) कार्यालय समयमा सम्पादन हुन नसक्ने भनी प्रमुख प्रशासकीय अधिकृतले तोकेको निर्दिष्ट कामको लागि मात्र कार्यालय समय अघि वा पछि बैठक राख्न वा कार्यालयको अन्य काममा लगाउन सकिनेछ। प्रमुख प्रशासकीय अधिकृतको स्वीकृति बिना राखिएको बैठकको बैठक भत्ता, खाजा खर्च भुक्तानी हुने छैन। कार्यालय समय बाहेक कम्तिमा दुईघण्टा अतिरिक्त समय कार्य गरेको अवस्थामा मात्र खाजा खर्च उपलब्ध गराइनेछ।

(२) अतिरिक्त समयमा काम गर्नु पर्ने भएमा देहाय बमोजिम खाजा तथा खाना खर्च उपलब्ध गराउन वा सो बराबरको खाजा तथा खाना खर्च गर्न सकिनेछ।

(क) सार्वजनिक विदाको दिन दुई घण्टा सम्म कार्य गरेमा प्रतिव्यक्ति बढीमा पाच सय रुपैयाँ, कम्तीमा चार घण्टा सम्म कार्य गरेमा प्रतिव्यक्ति बढीमा आठ सय रुपैया।

(ख) कार्यालय खुल्ने दिन भए प्रतिदिन प्रतिव्यक्ति बढीमा चार सय पचास रुपैया।

(ग) खाजा खर्च भुक्तानी गर्दा अनुसुचि २ बमोजिमको फारम भरी कार्यलय प्रमुखबाट स्वीकृत भएपछि मात्र भुक्तानी गरिने छ।

(घ) आठ घण्टा भन्दा बढी अवधि निरन्तर बैठक बसेको वा सार्वजनिक विदाको दिनमा पूरा कार्यदिन काम गरेको अवस्थामा खाजा खर्चमा थप पचास प्रतिशत सम्म भुक्तानी गर्न सकिनेछ।

(३) यस दफामा जुनसुकै कुरा लेखिएको भएता पनि रासन वापतको सुविधा लिएका कर्मचारीले खाजा खर्चपाउने छैनन्।

६. चियापान र अतिथि सत्कार खर्च:

(१) देहायका कार्यालयहरूले चियापान तथा अतिथि सत्कार बापत देहाय बमोजिमको रकममा नबढ्ने गरी मासिक रूपमा विविध खर्चको आदेश दिन सक्नेछन् ।

- (क) नगरकार्यपालिकाको कार्यालयले रु.साठी हजार,
(ख) वडा कार्यालयले रु. बाह्र हजार।

पदाधिकारीहरूको हकमा प्रदेश ऐनको दफा ६ बमोजिमको अतिथि सत्कार बापतको रकम बैंक खातामा उपलब्ध गराइनेछ ।

(२) नगर कार्यपालिकाको कार्यालयको हकमा प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको व्यक्तिले र वडा कार्यालयको हकमा वडा सचिवले उपदफा (१) बमोजिमको रकममा नबढ्ने गरी कार्यालय प्रयोजनका लागि मात्र खर्चको आदेश दिन पाउनेछन्। अनावश्यक, अमितव्ययी र असान्दर्भिक हुने गरी यस्तो खर्चको आदेश दिन पाइने छैन ।

(३) उपदफा (१) र (२)मा उल्लिखित सीमा भन्दा बढी खर्चको आदेश भएको अवस्थामा आधार र औचित्य सहित कार्यपालिका बैठकमा पेश गर्नु पर्नेछ । कार्यपालिकाको स्वीकृति नभई त्यस्तो रकम भुक्तानी हुने छैन ।

परिच्छेद ४

दैनिक भत्ता तथा भ्रमण खर्च सम्बन्धी व्यवस्था

७. दैनिक भत्ता तथा भ्रमण खर्च: कर्मचारीले सङ्घीय कानून बमोजिमको दरमा दैनिक तथा भ्रमण भत्ता पाउनेछन् । पदाधिकारीको दैनिक तथा भ्रमण भत्ता सम्बन्धी व्यवस्था प्रदेशऐनको दफा ९ बमोजिम हुनेछ। दैनिक तथा भ्रमण भत्ता सम्बन्धी अन्य व्यवस्था देहाय बमोजिम हुनेछ:

- (१) साधारणतया नगरपालिकाका पदाधिकारी/कर्मचारी सम्बन्धित कामको लागि फिल्डमा खटिनु, खटाउनु पर्दा वा अनुगमन तथा सुपरीवेक्षण गर्नु पर्दा भ्रमण आदेश स्वीकृत गराएर मात्र जानु पर्नेछ । स्वीकृत भ्रमण आदेश बिना भ्रमण खर्च तथा दैनिक भत्ता भुक्तानी गरिने छैन।
- (२) देहायका पदाधिकारीले भ्रमण वा काजको उद्देश्य, अवधि र भ्रमण गर्ने साधन तोकी भ्रमण आदेश स्वीकृत गर्न सक्नेछन्।
- (क) प्रमुख प्रशासकीय अधिकृत – नगरपालिका भित्र भए बढीमा पाँच दिन सम्म स्वयम प्रमुख प्रशासकीय अधिकृत वा नगर प्रमुखले र नगरपालिका बाहिर भए नगर प्रमुखले ।
- (ख) प्रमुख प्रशासकीय अधिकृत बाहेकका अन्य कर्मचारीहरू – प्रमुख प्रशासकीय अधिकृत ।
- (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नगर क्षेत्रबाहिर भ्रमण गर्नु पर्दाको अवस्थामा नगर प्रमुखको भ्रमण आदेश नगर कार्यपालिकाबाट स्वीकृत गराउनु पर्नेछ ।
- (४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि भ्रमण आदेश स्वीकृत गर्ने अधिकार प्रत्यायोजन गर्न सकिनेछ ।
- (५) पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमण सम्बन्धी व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ ।

(६) कार्यालयको कामको शिलशिलामा बास बस्ने गरी कार्यालय रहेको स्थानबाट कम्तीमा आठ किलोमिटर बाहिरको क्षेत्रमा भ्रमण वा काजमा खटिएको कर्मचारीहरूले नेपाल सरकारले तोकेको दर र प्रक्रिया बमोजिमको दैनिक भत्ता तथा भ्रमण खर्च पाउनेछन् । एकैदिनमा पुगी सोही दिनमा फर्कने अवस्थामा सार्वजनिक यातायातको भाडादर र भ्रमण भत्ताको एक चौथाई खाजा खर्च पाउनेछन् ।

तर, पदाधिकारी तथा कर्मचारीले भ्रमण गर्दा सरकारी सवारी साधन प्रयोग भएको अवस्थामा यातायात खर्च पाइने छैन । भ्रमण खर्च सम्बन्धी फरफारक गर्दा वा भुक्तानी माग गर्दा अनिवार्य रूपमा भ्रमण प्रतिवेदन कार्यालयमा पेश गर्नु पर्नेछ ।

(७) सात दिन भन्दा बढी अवधिको लागि पदाधिकारी वा कर्मचारीलाई भ्रमण वा काज खटाउनु पर्ने भएमा प्रमुख प्रशासकीय अधिकृत बाहेकका अन्य कर्मचारीको नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखको नगरप्रमुखले स्विकृत गराई कार्यपालिकाबाट अनुमोदन गराउनु पर्ने छ ।

(८) सरकारी खर्चमा भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले सम्भव भएसम्म किफायती र कम खर्चिलो बाटो वा सवारी साधन प्रयोग गरी भ्रमण गर्नुपर्नेछ । भ्रमण आदेश स्वीकृत गर्दा नै भ्रमण गर्ने साधन खुलाउनु पर्नेछ ।

(९) दैनिक भ्रमण भत्ता उपभोग गर्ने कर्मचारीले दैनिक भत्ता उपभोग गरेको अवधिभर फिल्ड भत्ता वा अन्य कुनै किसिमको भत्ता पाउने छैन ।

(१०) कुनै पदाधिकारी वा कर्मचारीले भ्रमण वा काजमा रहेको अवधिमा बिदाबसेमा त्यसरी बिदामा बस्दाको अवधिमा निजले यस कानून बमोजिम पाउने दैनिक भत्ता तथा भ्रमण खर्च पाउने छैन ।

(११) भ्रमणमा खटिने पदाधिकारी तथा कर्मचारीको भ्रमण अभिलेख खाता नगर कार्यपालिकाको कार्यालयले व्यवस्थित रूपमा राख्नु पर्नेछ ।

(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि पदाधिकारीको भ्रमण खर्च सम्बन्धी व्यवस्था प्रदेश ऐन बमोजिम, कर्मचारीको भ्रमण सम्बन्धी अन्य व्यवस्था नेपाल सरकारको भ्रमण खर्च नियमावली बमोजिम हुनेछ ।

८. **प्राविधिक कर्मचारीलाई फिल्ड भत्ता उपलब्ध गराउन सक्ने:** नियमित रूपमा फिल्डमा गएर आयोजनाहरूको कार्यान्वयनमा काम गर्नुपर्ने नगर कार्यपालिकाको कार्यालयका नियमित प्राविधिक कर्मचारीहरूको कामको चाप र उपलब्धी मूल्याङ्कन गरी प्रमुख प्रशासकीय अधिकृतले देहाय बमोजिम फिल्ड भत्ता उपलब्ध गराउन सक्नेछ । कामको चाप र उपलब्धी मूल्याङ्कन गर्दा निजहरूलाई लगाए/अहाएको काम, कामको प्रगति, गुणस्तर, सेवाग्राही तथा सरोकारवालाको सन्तुष्टी र बजेट/स्रोतलाई आधार मान्नु पर्नेछ । प्रमुख प्रशासकीय अधिकृतबाट भएको फिल्ड निरीक्षण वा सम्बन्धित वडाको सिफारिसको आधारमा कामको प्रगति निर्धारण हुनेछ ।

(१) मासिक १० दिन सम्मको फिल्ड भत्ता वापतको थप दैनिक भत्ता ।

(२) उपदफा (१) बमोजिम दिइने फिल्ड भत्ता रकम आयोजना व्यवस्थापन खर्च (कन्टिन्जेन्सी) वा फिल्ड भत्ताबाट खर्च गरिनेछ ।

यस दफामा जुनसुकै कुरा लेखिएको भएता पनि फिल्ड भत्ता लिने कर्मचारीले नगरपालिका भित्र भ्रमण गर्दा दैनिक तथा भ्रमण भत्ता पाउनेछैन ।

९. **अनुगमन तथा मूल्याङ्कन खर्च:** नगरपालिकाबाट सञ्चालित आयोजना अनुगमन गर्दा सम्बन्धित पदाधिकारी तथा कर्मचारीले आयोजना व्यवस्थापन खर्च (कन्टिन्जेन्सी) वा अनुगमन तथा मूल्याङ्कन खर्चबाट देहाय बमोजिम अनुगमन मूल्याङ्कन भत्ता पाउनेछन् ।
- (१) पदाधिकारीले प्रदेश ऐनको दफा ७ बमोजिम
- (२) कर्मचारीले दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गर्ने प्रचलित नियम बमोजिम
- (३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै कार्यक्रम भएको हो वा होइन भनी यकिन गर्न चाहेमा आर्थिक नियन्त्रण वा आर्थिक प्रशासनको भूमिकामा रहने कर्मचारीले र कार्यक्रम सुपरीवेक्षण वा पृष्ठपोषण गर्ने पदाधिकारी वा कर्मचारीले बैठक भत्ता बराबरको अनुगमन मूल्याङ्कन भत्ता प्राप्त गर्नेछन् ।

परिच्छेद-५

पारवहन ,यातायात तथा ईन्धन सुविधा सम्बन्धी व्यवस्था

१०.पारवहन सुविधा :

- (१) पदाधिकारीहरूको सवारी तथा यातायात सुविधा प्रदेश ऐनको दफा ४ बमोजिम हुनेछ ।
- (२) कार्यालययमा उपलब्ध सवारी साधन कर्मचारीको जिम्मेवारी र निजहरूले सम्पादन गर्नुपर्ने कार्य चापको आधारमा समन्यायिक रूपमा उपलब्ध गराउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ । प्रमुख प्रशासकीय अधिकृतले कार्यालयको नाममा रहेको तथा भाडामा लिई वा अन्य कुनै तरिकाले कार्यालयले प्रयोगमा ल्याएको सवारी साधन सरकारी कामको लागि मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउनु पर्नेछ ।
- (३) कार्यालयले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयको कामको प्रयोजनको लागि उपलब्ध भए सम्म चारपाङ्गे सवारी साधन उपलब्ध गराउने छ ।
- (४) कार्यालयमा उपदफा (३) बमोजिम सवारी साधनको उपलब्धता नभएमा आर्थिक वर्षको प्रारम्भमा नै मापदण्ड तय गरी कार्यालयले न्यूनतम मूल्यमा जिप/कार भाडामा लिनेछ ।
- (५) उपदफा (३) र (४) बमोजिम व्यवस्था नभएकोमा प्रमुख प्रशासकीय अधिकृतले कामको सिलसिलामा आवश्यकता अनुसार गाडी भाडामा लिन सक्नेछ ।
- (६) कार्यालयका महाशाखा/शाखा प्रमुखलाई कार्यालयबाट उपलब्ध भएसम्म दुई पाङ्गे सवारी साधनको व्यवस्था गरिनेछ ।
- (७) कुनै पदाधिकारी वा कर्मचारीले सरकारी सवारी साधन कार्यालयको काम बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न पाइने छैन । सरकारी सवारी साधनको हिफाजत गरी सुरक्षित राख्नु सम्बन्धित सवारी साधन बुझी लिने कर्मचारीको जिम्मेवारी हुनेछ । सार्वजनिक विदाको दिन कार्यालयबाट उपलब्ध गराइएको सवारी पास बिना कार्यालयको सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
- (८) कार्यालयले कानुन बमोजिम सवारी साधनको राजस्व तिर्ने, बिमा गर्ने,प्रदुषण जाँच गरी सवारी साधन चुस्त दुरुस्त राख्ने व्यवस्था मिलाउनेछ ।
- (९) सरकारी सवारी साधन प्रयोग गर्ने पदाधिकारी/कर्मचारीलाई निजले प्रयोग गरेको सवारी साधनको लागि मर्मत विल बमोजिम बढीमा कार/जिपको वार्षिक चार लाख र मोटरसाईकल वा स्कूटरको लागि वार्षिक असीहजार नबढ्ने गरी मर्मत खर्च उपलब्ध गराउन सकिने छ । यस भन्दा बढी रकमको सवारी साधनको मर्मत सम्भार बापतको रकम भुक्तानी गर्नु पर्ने अवस्थामा कार्यपालिकाको निर्णय बमोजिम हुनेछ । लापरबाहीपूर्ण तरिकाले सवारी साधनमा क्षति पुर्याई मर्मत गर्नुपर्ने भएमा सो को आर्थिक भार चालकले स्वयं वहन गर्नुपर्नेछ । साथै मर्मत लगत्तै उक्त सवारी साधन कार्यालयले अर्को पदाधिकारी/ कर्मचारीलाई उपलब्ध गराउन सक्नेछ ।

(१०) सरकारी सवारी साधनमा निजी नम्बर प्लेट राख्न पाइने छैन ।

११. यातायात सुविधा :

(१) वडा कार्यालयबाट नगरकार्यपालिकाको कार्यालयमा कार्यालयको कामकाजको प्रयोजनले आवत जावत गर्दा तपशिल बमोजिम गाडी भाडा उपलब्ध गराउन सकिने छ ।

(१)वडा नं ३ र वडा नं ६ देखि नगरकार्यपालिकाको कार्यालय सम्म एक तर्फि रु.१५० नबढ्ने गरी,

(२)वडा नं २,वडा नं ४, वडा नं ५, वडा नं ७ र वडा नं ९ देखि नगरकार्यपालिकाको कार्यालय सम्म एक तर्फि रु.२५० नबढ्ने गरी,

(३)वडा नं १ र वडा नं ८ देखि नगरकार्यपालिकाको कार्यालय सम्म एक तर्फि रु.३०० नबढ्ने गरी,

(४)वडा नं १० देखि नगरकार्यपालिकाको कार्यालय सम्म एक तर्फि रु.५५० नबढ्ने गरी,

(५)वडा नं ११ देखि नगरकार्यपालिकाको कार्यालय सम्म एक तर्फि रु.४५० नबढ्ने गरी,

(२)उपदफा १, २, ३, ४, ५,मा जुन सुकै कुरा लेखिएको भएतापनि तपशिल बमोजिमको ठाउबाटनगरकार्यपालिकाको कार्यालयमा कार्यालयको कामकाजको प्रयोजनले आवत जावत गर्दा तपशिल बमोजिम गाडीभाडा उपलब्ध गराउन सकिने छ ।

(१) वडा नं १ को भण्डारवन देखि नगरकार्यपालिकाको कार्यालय सम्म एक तर्फि रु.४०० नबढ्ने गरी,

(२)वडा नं ७ को झिका र वडा नं ८ को थालेपोखरा देखि नगरकार्यपालिकाको कार्यालय सम्म एक तर्फि रु.४५० नबढ्ने गरी,

(३)वडा नं १० को रमुवा देखि नगरकार्यपालिकाको कार्यालय सम्म एक तर्फि रु.८०० नबढ्ने गरी,

(३)उपदफा १ र २ मा जुन सुकै कुरा लेखिएको भएता पनि नगरकार्यपालिकाबाट दुई किलोमिटर सम्मको दुरीमा पर्ने ठाउँ देखि नगरकार्यपालिकामा आवत जावत गर्दा यातायात भाडा उपलब्ध गराइने छैन ।

१२. इन्धन सुविधा :

(१) पदाधिकारीहरूको इन्धन सुविधा प्रदेश ऐनको दफा ४ बमोजिम हुनेछ ।

(२) सरकारी तथा निजी सवारी साधन प्रयोग गरी नियमित रूपमा कार्यालयमा आउने कर्मचारीलाई अनुसूची १ बमोजिमको इन्धन सुविधा उपलब्ध हुनेछ ।

(३) निजी सवारी साधन प्रयोग गर्नेकर्मचारीहरूले इन्धन सुविधा लिन चाहेमा आफुले प्रयोग गरेको सवारी साधनको ब्लूबुकको प्रतिलिपि र सवारी चालक अनुमतिपत्रको प्रतिलिपि अनिवार्य रूपमा कार्यालयमा पेश गर्नु पर्नेछ । ब्लूबुक र सम्बन्धित कर्मचारीको सवारी चालक अनुमतिपत्रको छ्यायाँप्रति पेश नगरे सम्म इन्धन वापतको सुविधा उपलब्ध गराइने छैन ।

(४) कार्यालयले इन्धन सुविधा वितरणको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ ।

१३. सवारी साधन सम्बन्धी अन्य व्यवस्था:

(१) सवारी साधनको सुविधा प्राप्त गर्ने वा उपलब्ध गराउनु पर्ने पदाधिकारी तथा कर्मचारीलाई कार्यालयमा उपलब्ध सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाइनेछ। कार्यालयमा सवारी साधन उपलब्ध नभएको अवस्थामा कार्यालयमा श्रोत उपलब्धताको अवस्था हेरी देहाय बमोजिमको मापदण्डभित्र रही सवारी साधन खरिद गर्न सकिनेछ ।

(क) पदाधिकारीहरूलाई प्रदेश ऐनको दफा ४ बमोजिम,

- (ख) प्रमुख प्रशासकीय अधिकृतलाई दफा ८ को उपदफा (३) बमोजिम सवारी व्यवस्था गर्न सक्ने अवस्था नभएमा ३०० सिसि सम्मको दुई पाङ्ग्रे सवारीका साथै दफा ८ को उपदफा (४) वा (५) बमोजिम व्यवस्थापन,
- (ग) महाशाखा/शाखा प्रमुखहरूलाई र सम्भव भएसम्म इन्जिनियरिङ्ग सेवा तर्फका सबै प्राविधिकहरूलाई मोटरसाईकल वा स्कूटर २२० सि. सि. सम्म ।

- (२) कार्यालयका सवारी साधन नियमित रूपमा मर्मत सम्भार गरी चालु हालतमा राख्नुपर्नेछ। कार्यालयबाट नयाँ सवारी साधन खरिदलाई निरुत्साहन गर्न जोड दिइनेछ। कार्यालयले नयाँ सवारी साधन खरिद गर्नु पर्ने अवस्थामा ईलेक्ट्रिकल तथा वातावरण मैत्री सवारी साधन खरिद तथा प्रयोगमा जोड दिइनेछ ।

परिच्छेद-६

सञ्चार, पोशाक, प्रोत्साहनभत्तासम्बन्धीव्यवस्था

१४. पदाधिकारीको पत्रपत्रिका तथा सञ्चार सुविधा : पदाधिकारीको पत्रपत्रिका तथा सञ्चार सुविधा प्रदेश ऐनको दफा ५ बमोजिम हुनेछ ।

१५. कार्यालयको पत्रपत्रिका तथा सञ्चार सुविधा:

- (१) कार्यालयले स्रोतको उपलब्धता हेरी पत्रपत्रिका खरिद गरी कर्मचारीहरूलाई उपलब्ध गराउन सक्नेछ । तर व्यक्ति - व्यक्तिलाई अलग अलग पत्रपत्रिका प्रदान गरिने छैन ।
- (२) प्रमुख प्रशासकीय अधिकृतलाई मासिक दुईहजार रुपैयाँमा नबढाई सञ्चार सुविधा वापतको रकम वा मोबाइल रिचार्जको सुविधा उपलब्ध गराइनेछ। लेखा अधिकृत र सूचना अधिकारीलाई मासिक एक हजार पाचै सय रुपैयाँमा नबढाई सञ्चार सुविधा वापतको रकम उपलब्ध गराइनेछ। अधिकृत स्तरका महाशाखा/शाखा/इकाइप्रमुखहरू, अस्थायी कोभिड अस्पतालका मेडिकल अधिकृत, विपद् फोकल पर्सन, आर्थिक प्रशासनमा काम गर्ने सहायक पाचौँ स्तरको कर्मचारी लाई कार्यालयको तर्फबाट नेपाल टेलिकमको पोष्टपेड सिमकार्ड र मासिक रु एक हजार रुपैयाँ उपलब्ध गराइने छ । कार्यालयमा टेलिफोन सेवा जडान भएमा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, र सूचना अधिकारी बाहेक सबै कर्मचारीहरूले कार्यालयले उपलब्ध गराएको सिम कार्ड फिर्ता गर्नुपर्नेछ ।
- (३) कार्यालयबाट उपलब्ध भएको सञ्चार खर्च कार्यालयको प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्नेछ
१६. **पोशाक भत्ता:** कर्मचारीहरूलाई नेपाल सरकारको नियमानुसार वर्षमा एकपटक चैत्र महिनामा पोशाक भत्ता उपलब्ध गराइनेछ ।
१७. **प्रोत्साहन भत्ता :** कुनै काममा अधिक खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने गरी नगरकार्यपालिकाले व्यवस्था गरेमा प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिनेछ ।

परिच्छेद-७

तालिम/गोष्ठि/सेमिनार/कार्यशाला/भर्ना तथा छनौट सम्बन्धी परीक्षा संचालन

१८. **तालिम/गोष्ठि/सेमिनार/कार्यशाला सञ्चालन:**

- (१) वार्षिक कार्यक्रम तथा वजेटमा समावेश भएका तालिम/गोष्ठी/सेमिनार/कार्यशाला जस्ता कार्यक्रमहरू उपलब्ध भएसम्म सरकारी हलमा नै सञ्चालन गरिनेछ।
- (२) स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन हुने कार्यक्रममा प्रशिक्षक, स्रोत व्यक्ति, सहभागी तथा कार्यपत्र प्रस्तुत कर्ताको पारिश्रमिक भुक्तानी देहाय बमोजिम हुनेछः
- (क) प्रशिक्षक तथा कार्यपत्र प्रस्तुतकर्ताले दैनिक चार सेसनको भुक्तानी लिन सक्नेछन् तथा कक्षा अवधि कम्तिमा एक घण्टा तिस मिनेटको हुनुपर्दछ । अधिकृत स्तरको कर्मचारी भएमा सेसन सञ्चालन बापत प्रति सेसन एक हजार पाँच सय रुपैयाँ र सहायक स्तरको कर्मचारी भए प्रति सेसन एक हजार र कार्यपत्र तयारी प्रति सेसन एक हजार रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ।
- (ख) नगरपालिकाको जनशक्तिले नभ्याउने भईवा नगरपालिकाको जनशक्तिलाई नै प्रशिक्षण दिनुपर्ने भई बाहिरबाट प्रशिक्षक तथा स्रोत व्यक्ति बोलाउनुपरेमा निजलाई नियमानुसार आतेजाते यातायात खर्च र दैनिक भत्तावा खण्ड क बमोजिम कोसेसन सञ्चालन र कार्यपत्र निर्माण भत्ता उपलब्ध गराइने छ ।
- (ग) तालिम/गोष्ठी/सेमिनार/कार्यशाला जस्ता कार्यक्रममा पानी तथा खाजाको लागि प्रतिव्यक्ति प्रतिदिन बढीमा दुईसय रुपैयाँ र खाना खुवाउनुपर्ने अवस्था भए खाना बापत बढीमा तिन चारसय सम्म खर्च गर्न सकिनेछ ।
- (घ) कार्यक्रममा सहभागीहरूका लागि तालिम/गोष्ठी मसलन्द बापत सात कार्य दिन सम्मको लागि प्रति सहभागी बढीमा एकसय र सात दिनभन्दा बढी अवधिको भए प्रति सहभागी दुई सय रुपैयाँको तालिम/गोष्ठी मसलन्द सामग्री खरिद गरी उपलब्ध गराउन सकिनेछ ।
- (ङ) संयोजक भत्ता प्रतिदिन बढीमा पाँचसय, सहयोगी भत्ता प्रतिव्यक्ति बढीमा दुई सय पचास तथा विविध खर्च (प्रमाण पत्र, सरसफाई, व्यानर आदि ७ कार्यदिनको अनुपातमा) बढीमा पाँच हजार सम्म खर्च गर्ने गरी प्रमुख प्रशासकीय अधिकृतले प्रस्ताव स्वीकृत गर्न सक्नेछ ।
- (च) सम्भव भए सम्म सरकारी छात्रा/छात्रवासमा बसोबासको व्यवस्था गर्नु पर्छ । यसका लागि घर भाडामा लिन पाइने छैन । दैनिक भत्ता पाउने वाहेक व्यक्तिगत पहलमा बास वस्नु परेमा प्रति सहभागी दैनिक सात सयका दरले आवास भत्ता उपलब्ध गराउन सकिनेछ ।
- (छ) सहभागी हरूलाई दुरीको आधारमा सार्वजनिक यातायात बापतको खर्च उपलब्ध हुनेछ। आवासीय कार्यक्रममा दुईपटकको मात्र आतेजाते सुविधा उपलब्ध गराइने छ ।
- (ज) प्रतिवेदकको पारिश्रमिक एक दिनको ६ सयका दरले उपलब्ध गराउन सकिनेछ । प्रतिवेदन पेश गरिसकेपछि मात्र यस्तो रकम भुक्तानी हुनेछ । प्रति कार्यक्रम आठ सय रुपैयाँमा नवढ्ने गरी प्रतिवेदन तयारी खर्च भुक्तानी दिन सकिनेछ। कसैले पनि दोहोरो सुविधा लिन पाउनेछैन ।
- (३) प्राविधिक विशेषज्ञ आवश्यक पर्ने वा सेसन सञ्चालन गर्ने आधाभन्दा बढी विषय विज्ञ बाहिरबाट लिनु पर्ने अवस्थामा वा आवासीय रूपमा सञ्चालन गर्नुपर्ने कार्यक्रम कार्यालयबाट सोझै सञ्चालन गर्न नसकिने भएमा प्रचलित सार्वजनिक खरिद सम्बन्धी कानून बमोजिमको प्रकृयाबाट सेवा खरिद गरी तालीम गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गर्न सकिनेछ।

१९.भर्ना तथा छनौट सम्बन्धी परीक्षा संचालन

- (१) नगरकार्यपालिकाको कार्यालयमा, मातहतका कार्यालयमा वा नगरपालिकाले खर्च व्यहोर्नु पर्ने अन्य कार्यालय/विद्यालयमा जनशक्ति भर्ना तथा छनौट सम्बन्धी कार्य गर्दा परीक्षा समिति वा छनौट समितिमा रहने सदस्यहरुलाई दफा ४ अनुसारको बैठक भत्ता तथा खाजा र प्रश्रपत्र निर्माण बापत रु एक हजार पाँच सय सम्म भुक्तानी गर्न सकिनेछ ।
- (२) आन्तरिक जनशक्तिले नभ्याउने वा नसक्ने वा नमिल्ने भई बाह्य स्रोतबाट विज्ञ आमन्त्रण गर्नुपर्ने भएमा निजलाई उपदफा (१) बमोजिमको सुविधा सहित आतेजाते यातायात खर्च उपलब्ध गराइनेछ ।

परिच्छेद-८

पानी, बिजुली, टेलिफोन तथा घरभाडा सम्बन्धी व्यवस्था

२०. पानी, बिजुली, टेलिफोन तथा घरभाडा

- (१) कार्यालय तथा पदाधिकारीले पानी, बिजुली, टेलिफोन जस्ता सुविधाको प्रयोगमा मितव्ययिता अपनाउनु पर्नेछ ।
- (२) कार्यालयले पानी, बिजुली तथा टेलिफोनको विल समयमै भुक्तानी गरी जरिवाना नतिर्ने र छुट सुविधा लिने व्यवस्था मिलाउनु पर्नेछ ।
- (३) कार्यालयको कामका बाहेक अनावश्यक रूपमा बिजुली र टेलिफोन प्रयोग गर्नु हुदैन ।
- (४) कार्यालय प्रयोजनका लागि बाहेक घरभाडामा लिइने छैन । कार्यालयमा उपलब्ध स्थानले नपुग हुने अवस्थामा कारण सहित कार्यपालिकाको निर्णयबाट कार्यालयको कामको लागि घरभाडामा लिनु पर्नेछ ।
तर, नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई आवास प्रयोजनका लागि घरभाडामा लिन बाधा पर्ने छैन ।
- (५) घरभाडामा लिनु पर्ने अवस्थामा प्रचलित सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली बमोजिमको प्रक्रियाबाट घरभाडामा लिइनेछ ।

परिच्छेद- ९

खरिद तथा जिन्सी व्यवस्थापन

२१. खरिद सम्बन्धी व्यवस्था :

- (१) भाद्र मसान्त सम्म नगरपालिकाले खरिद योजना तयार गर्नु पर्ने छ । उक्त खरिद योजना अनुसार प्रत्येक आर्थिक वर्षको खरिद कार्य गरिने छ ।
- (२) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीको लिखित आदेश बिना कसैले कुनै मालसामान खरिद गर्न तथा गराउन हुँदैन ।

- (३) मालसामान खरिद सम्बन्धी कारबाही शुरू गर्नु अघि खरिद एकाइले महाशाखा / शाखाबाट आवश्यक पर्ने वस्तुहरुको माग सङ्कलन गरी प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीबाट आवश्यक पर्ने वस्तुहरुको कूल माग स्वीकृत गराउनु पर्नेछ ।
- (४) उपदफा (२) बमोजिमको खरिद मागमा देहायका कुरा उल्लेख भएको हुनु पर्नेछः
- (क) मालसामानको प्रकार, गुणस्तर, परिमाण सम्बन्धी विवरण,
 - (ख) मालसामान आवश्यक पर्ने समय,
 - (ग) खरिदको अनुमानित मूल्य, र
 - (घ) मूल्य व्यहोरिने स्रोत ।
- (५) खरिदको लागि आवश्यक बजेट व्यवस्था नभई खरिद कारबाही शुरू गर्नु हुँदैन ।
- (६) कार्यालयले साधारणतया पेशकी लाई निरुत्साहित गर्नुपर्नेछ । पेशकी फछ्यौट नगरी दोहोर्याएर पेशकी रकम दिइने छैन । पेशकी रकम समयमै फछ्यौट गर्नु प्रत्येक कर्मचारीको कर्तव्य हुनेछ ।
- (७) खरिद सम्बन्धी सम्पूर्ण व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ तथा गलकोट नगरपालिकाको खरिद नियमावली २०७६ बमोजिम हुनेछ ।

२२. जिन्सी व्यवस्थापन :

- (१) कार्यालयमा प्राप्त प्रत्येक जिन्सी सामग्रीको वर्गीकरण गरी सामानको विवरण र मूल्य खुलाई महालेखा परीक्षकले स्वीकृत गरेको ढाँचामा लगत तयार गरी अभिलेख राख्नुपर्नेछ ।
- (२) जिन्सी शाखा हेर्ने अधिकृत वा सहायक कर्मचारीले नेपाल सरकारले लागू गरेको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (Public Assets Management System- PAMS) को पूर्ण प्रयोग गर्नुपर्नेछ ।
- (३) जिन्सी शाखाको जिम्मेवारी प्राप्त कर्मचारीले सम्पत्ति संरक्षण गर्न/गराउन र मितव्ययी रूपमा प्रयोग गर्न/गराउन पहल कदमी लिनुपर्नेछ ।
- (४) प्रत्येक महाशाखा/ शाखा तथा नगरपालिका मातहतका कार्यालयका प्रत्येक कोठामा भएका जिन्सी सामानको अभिलेख सोही कोठामा टाँस गर्नुपर्नेछ । कुनै मालसामान मर्मत सम्भार गर्नुपर्ने भए सोको लिखित जानकारी उपयोगकर्ताले प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्नेछ ।
- (५) खर्च भएर नजाने प्रत्येक जिन्सी सामग्रीमा जिन्सी सङ्केत नम्बर उल्लेख गर्नुपर्नेछ ।
- (६) आर्थिकवर्ष समाप्त भएको एक महिना भित्र गतवर्षको मौज्जात, चालुवर्षको खरिद, हस्तान्तरण भई प्राप्त सामानको परिमाण र मूल्य एवं सामानको अवस्था (सबुत, मर्मत गर्नुपर्ने, लिलाम गर्नुपर्ने र मिन्हा गर्नुपर्ने) खोली जिन्सी शाखाले जिन्सी प्रतिवेदन तयार गर्नुपर्नेछ ।
- (७) उपदफा(७) बमोजिम तयार भएको प्रतिवेदनको आधारमा प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीले जिन्सी निरीक्षण गरी राय सुझाव सहितको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्नेछ ।
- (८) उपदफा(८) बमोजिमको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतले छलफलका लागि कार्यपालिकाको बैठकमा पेश गर्नुपर्नेछ ।
- (९) जिन्सी व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था प्रचलित आर्थिक कार्यविधि ऐन तथा नियमावली बमोजिम हुनेछ ।

परिच्छेद १०

विविध

२३. निजी सचिवालय सम्बन्धी व्यवस्था:-
(१) नगर प्रमुखको निजी सचिवालयको व्यवस्थापन प्रदेश ऐनको दफा ११ बमोजिम हुनेछ। नगर प्रमुखले आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी एकजना सहायक स्तर सरहको निजी सचिवको सुविधा पाउनेछ।
२४. दुर्घटना विमा व्यवस्था:- दमकल, एम्बुलेन्स र नगरबस सञ्चालन भएको खण्डमा उक्त काममा तोकिएका कर्मचारीको लागि कार्यालयले दुर्घटना बीमा गराउनेछ।
२५. पदाधिकारीको विमा सुविधा प्रदेश ऐनको दफा १० बमोजिम हुनेछ।
२६. पदाधिकारीको चाडपर्व खर्च, समन्वय र सहजिकरण सुविधा प्रदेश ऐनको दफा ७ बमोजिम हुनेछ।
२७. निर्णय गरी खर्च गर्नु पर्ने- कार्यालयले स्वीकृत कार्यक्रम अन्तर्गत कुनै कार्यक्रम, तालीम, गोष्ठी आदि सञ्चालन गर्दा सार्वजनिक खरिद तथा आर्थिक कार्यविधि सम्बन्धी कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट निर्णय गरेर मात्र सञ्चालन गर्नु पर्नेछ। अधिकार प्राप्त अधिकारीको स्वीकृति बेगर गरेको कुनै पनि खर्च भुक्तानी गरिने छैन।
२८. ऐन बमोजिम हुने : यस निर्देशिकामा उल्लेख भएका विषयहरू यसै बमोजिम हुनेछन्। पदाधिकारीको सेवा सुविधा सम्बन्धी उल्लेख नभएका विषयहरू प्रदेश ऐन बमोजिम र कर्मचारीको सेवा सुविधा सम्बन्धी उल्लेख नभएका विषयहरू प्रचलित कानून अनुसार हुनेछ।

अनुसूची १
दफा १० को उपनियम(९)सँग सम्बन्धित
कर्मचारीको लागि मासिक इन्धन सुविधा

क्र.सं.	तह/ पद	इन्धन (पेट्रोल/डिजेल लिटरमा)
१	प्रमुख प्रशासकीय अधिकृत (चारपाइग्रे वा मोटरसाइकल/स्कूटर)	६०
३	प्राविधिक कर्मचारी(मोटरसाइकल/स्कूटर) फागुन देखी असार सम्म	२०
४	प्राविधिक कर्मचारी (मोटरसाइकल/स्कूटर) श्रवण देखी माघ सम्म	१५
५	शाखा प्रमुख	१२
६	सहायकस्तर(मोटरसाइकल/स्कूटर)	१०
७	सहयोगी स्तर (मोटरसाइकल/स्कूटर)	७

इन्धन सुविधा पाउने आधारहरू,

१. पदाधिकारी र कर्मचारीको लागि कार्यालययले उपलब्ध गराएको वा आफ्नै गाडी वा मोटरसाइकल हुनुपर्नेछ ।
२. महिना भरी विदामा रहेको अवस्थामा सो महिनाको इन्धन उपलब्ध गराइने छैन ।
३. मासिक कोटा इन्धन सोही महिना भित्र नलगेमा अर्को महिना थप हुने छैन ।
४. दमकल,एम्बुलेन्स र सरसफाइका साधनमा आवश्यकता अनुसार इन्धन उपलब्ध गराइनेछ ।
५. कार्यालयको सवारी साधन भएमा सर्भिसिङ्का लागि प्रत्येक तीन महिनामा कार/जिपको लागि पाँच लिटर मोविल र प्रति मोटरसाइकल एक लिटर मोविल उपलब्ध हुनेछ ।
६. सवारी साधन सञ्चालनको लगबुक भरी प्रमाणित गरेको हुनुपर्नेछ ।

अनुसूची २

दफा ५ को उपदफा(२)को (ग) संग सम्बन्धित खाजा खर्च बापतको लकबुक

गलकोट नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बागलुङ ।
खाजा खर्च बापतको लकबुक

कर्मचारिको नाम:

क.स.नं.:

शाखा:

दर्जा:

क्र.स	समय		कर्मचारिको दस्तखत	कार्यालय प्रमुखको दस्तखत	अतिरिक्त कामको प्रयोजन	कैफियत
	देखि	सम्म				

उद्देश्य:

अतिरिक्त समय गरेको कामबापतको पारिश्रमिकलाई व्यवस्थित र नियन्त्रण गर्ने ।

आज्ञाले

गंगा बहादुर भुजेल
प्रमुख प्रशासकीय अधिकृत